

नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
अत्यावश्यक वस्तुहरुको आपूर्ति व्यवस्थाको स्थिति
(२०७८ वैशाख १७)

१. खाद्य पदार्थको मौज्दात अवस्था:

खाद्यपदार्थ		खाद्य व्यवस्था तथा व्यापार कम्पनी	साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड	निजी क्षेत्र	जम्मा
चामल (मे. टन)	जम्मा	१०६७८	-		१३,४०९ (५००० मे.टन चामल बोलपत्र प्रक्रियाबाट खरिद हुने क्रममा रहेको)
	दुर्गम जिल्ला	२,७३१	-		
नून (मे. टन)	जम्मा	-	१,५३,१५१.५३	-	१,५५,८४८.५३
	दुर्गम जिल्ला	-	२,६९७	-	
चिनी (मे. टन)			७६९.८८३	५०२११	५०,९८०.८८३
गहुँ (क्विन्टल)		४,३८८.७१	-	-	४,३८८.७१

२. खाद्यान्नको आपूर्ति, बिक्री एवं मौज्दात स्थिति:

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न मौज्दात एवं बिक्री वितरणको अवस्था देहाय बमोजिम रहेको छः-

खाद्यान्न बिक्री तथा मौज्दातको सारंश विवरण (क्वीन्टलमा)

सुगम जिल्लाहरूमा चामल मौज्दात	७९,४७०.६८
२४ दुर्गम जिल्लाहरूमा चामल मौज्दात	२७,३१२.३२
कूल चामल मौज्दात	१०६,७८३.००
धान मौज्दात	१८३,०६२.८५
गहुँ मौज्दात	४,३८८.७१
कूल खाद्यान्न मौज्दात	२,९४,२३४.५६
वोलपत्रको माध्यमबाट प्राप्त हुने चामल	५०,०००.००
सुगम जिल्लाहरूमा बिक्री परिमाण	१०९२८९.४२
२४ दुर्गम जिल्लाहरूमा बिक्री परिमाण	७०८४१.४९
जम्मा बिक्री परिमाण	१८०१३०.९१४

- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट online व्यापारलाई प्राथमिकता दिएको छ।
- उपभोक्ताको हितलाई ध्यान दिई हाल नेपाल सरकारबाट जारी गरिएको निषेधाज्ञाको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट कम्पनीको थापाथली स्थित प्रादेशिक कार्यालय र नख्खु गोदामबाट बिहान ७:०० बजेदेखि बेलुका ७:०० बजेसम्म खाद्यान्नको बिक्री वितरण खुला गरिएको छ।
- यसैगरी कम्पनीको रामशाहपथ र भक्तपुरको सूर्य विनायक बिक्री कक्ष बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म खुला गरिएको छ।

- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट उपभोक्तालाई सर्वसुलभ रूपमा खाद्य वस्तुहरू चामल, दाल, तेल, सिमी, मार्सी चामल, खाना पकाउने एल. पी. ग्याँस सिलिण्डर उपलब्ध गराउने उद्देश्यले चक्रपथ भित्र अनलाइनबाट बिक्री वितरणको व्यवस्था थरिएको छ।
- कम्पनीबाट उपभोक्तालाई सहज रूपमा अत्यावश्यक खाद्य वस्तुहरू निःशुल्क उपलब्ध गराउन सस्तो डिलसँग समन्वय गरी उपत्यकाभरी home delivery को व्यवस्था गरिएको छ।

आयोडिनयुक्त नून तथा चिनी

- साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग आयोडिनयुक्त नून प्रयाप्त मात्रामा मौज्जात रहेको हुँदा आपूर्ति व्यवस्थामा कुनै समस्या छैन। चिनीको हकमा हाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग ७६९.८८३ मेट्रिक टन मौज्जात रहेको छ। साथै निजी क्षेत्रसँग करिव ५० हजार क्वीन्टल मौज्जात रहनुका साथै आयात पनि नियमित रूपमा भई रहेको हुँदा आपूर्तिमा समस्या देखिने अवस्था छैन।
- कर्पोरेशनबाट ललितपुर, कालीमाटी, सतुंगल, कोटेश्वर, भक्तपुर र बनेपा स्थित बिक्री केन्द्रका साथै घुम्ती सेवा पसल (मोवाइल भ्यान) मार्फत जनघनत्व र उपभोक्ताहरूको माग भएका स्थानहरूलाई प्राथमिकता दिई उपत्यकाका विभिन्न स्थानहरूमा खाद्यान्न बिक्री वितरण भइरहेको छ।

पेट्रोलियम पदार्थ एवं खाना पकाउने एल.पि.ग्याँस

- नेपाल आयल निगम लिमिटेडबाट पेट्रोलियम पदार्थ एवं खाना पकाउने एल.पि.ग्याँसको आपूर्ति व्यवस्था नियमित एवं सहज रूपमा भइरहेकोछ। आयातमा कुनै अवरोध छैन। निगमको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल नियमित रूपमा आयात भइरहेको छ। हाल नेपाल आयल निगम लिमिटेडसँग ४८,२४५ कि.लि. पेट्रोलियम पदार्थ र निगमबाट यस महिना खाना पकाउने एल.पि.ग्याँसको कोटा ४६३३२ मेट्रिक टन वितरण गरेको हुँदा ग्याँसको आयात आपूर्ति व्यवस्था नियमित एवं सहज रूपमा भइरहेकोले यसमा कुनै समस्या नहुने देखिन्छ। प्रहरी प्रधान कार्यालय,

नक्सालका अनुसार मिति २०७८/०१/१७ गते विभिन्न नाकाहरूबाट भित्रिएका ईन्धन लगायतका सवारी साधनहरूको संख्यात्मक विवरण देहाय बमोजिम रहेको छः-

नागढुङ्गा नाका	विभिन्न नाकाहरूबाट नेपाल प्रवेश गरेका ईन्धन लगायत माल बाहक ट्रकहरूको विवरण/संख्या				
	पेट्रोल	डिजेल	ग्याँस बुलेट	हवाई ईन्धन	माल बाहक गाडी
जोगबनी	०	०	०	०	५५
वीरगञ्ज	१८०	०	०	१५	१५०
बेलहिया	१६	१५	११	०	११३
जमुनाहा	०	५	१२	०	६
त्रिनगर	६	११	२	०	०
गड्डा	०	०	०	०	०
जम्मा	२०२	३१	२५	१५	३२४

- गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार मिति २०७८/०१/१६ गते ६:०० बजेदेखि मिति २०७८/०१/१७ गते बिहान ६:०० बजेसम्म खाद्यान्न, तरकारी, फलफूल, औषधि लगायतका दैनिक अत्यावश्यक वस्तुहरू बोकी उपत्यका प्रवेश गरेका माल बाहक ट्रकहरूको विवरण देहाय बमोजिम रहेको छः-

उपत्यका प्रवेश गरेका माल बाहक ट्रकहरूको विवरण/संख्या																	
धान	मकै	चामल	गहुँ	मैदा	चिनी	नुन	दाल	अण्डा	कुखुरा	फलफूल	दुध	औषधी	राँगा	अक्सिजन	खसी	घ्यूतेल	तरकारी
१	१	१२	०	७	१०	३	९	५	१५	४	८	०	२	१	२	७	१७